

श्री ५ को सरकार

कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले बनाइबक्सेको तल लेखिएबमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०३९ सालको ऐन नं. १०

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् ।

लेखापरीक्षण ऐन, २०१८ लाई संशोधन गर्न बनेको ऐन

प्रस्तावना: लेखापरीक्षण ऐन, २०१८ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "लेखापरीक्षण (चौथो संशोधन)

ऐन, २०३९" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

२. लेखापरीक्षण ऐन, २०१८ को दफा ४ मा संशोधन: लेखापरीक्षण ऐन, २०१८
(यसपछि “मूल ऐन” भनिएको) को दफा ४ को उपदफा (२) पछि देहायको
उपदफा (३) थपिएको छः-

(३) महालेखापरीक्षकले लेखापरीक्षणको सिलसिलामा आवश्यक ठानेमा
देहायबमोजिम गर्न सक्नेछः-

- (क) श्री ५ को सरकारद्वारा अनुदान प्राप्त गरी सञ्चालन भएका आयोजना-
हरूको स्थिति तथा लेखासम्बन्धी कागजात जुनसुकै बखत हेर्न,
- (ख) सरकारी कामको ठेक्का लिने ठेकदारलाई निजसंग रहने कागजात
वा अन्य प्रमाणसमेत प्रस्तुत गर्न लगाउन,
- (ग) लेखापरीक्षणको काममा कुनै विशेषज्ञको सेवा उपलब्ध गर्न आवश्यक
परमा उचित पारिश्रमिक दिई करारमा काम लगाउन ।

३. मूल ऐनको दफा ५ मा संशोधन: मूल ऐनको दफा ५ को,-

(१) शुरुमा रहेको “महालेखापरीक्षकले” भन्ने शब्दहरूपछि “नियमितता,
मितव्ययिता, कार्यक्षमता, प्रभावकारिता र औचित्य समेत विचार गरी” भन्ने शब्द-
हरू थपिएका छन् ।

(२) खण्ड (छ) पछि देहायको खण्ड (ज), (झ), (ञ), (ट), (ठ), (ड),
(ढ), (ण), र (त) थपिएका छन्:-

- “(ज) खर्च गर्न अधिकार प्राप्त अधिकारीको स्वीकृति छ छैन,
- (झ) आन्तरिक लेखापरीक्षणको व्यवस्था भरपर्दो छ छैन,
- (ञ) कार्यालयको संगठन, व्यवस्थापन तथा कार्यविभाजन यथेष्ट र
समुचित छ छैन र सो अनुसार कार्य संचालन भएको छ छैन,
- (ट) कुनै काम अनावश्यक रूपमा दोहोरो हुने गरी विभिन्न कर्मचारी वा
निकायबाट गरिएको वा कुनै आवश्यक काम गर्न छुटाएको छ छैन,
- (ठ) उपलब्ध श्रोत, साधन तथा सम्पत्तिको उपयोग गर्दा हानि नोक्सानी
नहुने गरी सम्भार तथा संरक्षणको समेत उचित व्यवस्था गरेको
छ छैन,
- (ड) कार्यालयको उद्देश्य र नीति स्पष्ट छ छैन र निर्दिष्ट उद्देश्य तथा
नीति अनुसार कार्यक्रम तयार भएको छ छैन,
- (ढ) निर्धारित समयभित्र कार्यक्रम अनुसार प्रगति भएको छ छैन तथा
कामको गुणस्तर र परिमाण सन्तोषजनक छ छैन,
- (ण) स्वीकृत लागत खर्चको सीमाभित्र रही कार्यक्रम सञ्चालन गरेको
छ छैन र लागतको तुलनामा प्राप्त प्रतिफल सन्तोषजनक छ छैन,

आधिकारिकता सुदूरपश्चिम विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(त) लक्ष्य प्रगति तथा लागत खर्चको आँकडा राख्ने व्यवस्था पर्याप्त र भरपर्दो छ छैन ।”

४. मूल ऐनको दफा ८ मा संशोधनः मूल ऐनको दफा ८ को उपदफा (५) मा रहेको “यस ऐन अन्तर्गत बनेको नियममा तोकिए बमोजिम हुनेछ” भन्ने वाक्यांशको सट्टा “संस्थाको आर्थिक कारोवार, लेखाको अवस्था, शाखा, उपशाखाको संख्या, कार्य बोझ तथा कार्यप्रकृति समेतको विचार गरी महालेखापरीक्षकले तोकिए बमोजिम हुनेछ” भन्ने वाक्यांश राखिएको छ ।

आज्ञाले,

ध्रुववर सिंह थापा

श्री ५ को सरकारको सचिव

लालमोहर सदर मितिः- २०३६।७।३।४

362

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।